



छायाँनाथ रारा नगरपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड : १०

संख्या : १

२०८३ असार ३२

भाग-१

छायाँनाथ रारा नगरपालिका, मुगुको

सूचना

छायाँनाथ रारा नगरपालिकाले बनाएको तल लेखिए बमोजिमको
ऐन सर्वसाधारणको जानकारीको लागि
प्रकाशन गरिएको छ ।

छायाँनाथ रारा नगरपालिका आर्थिक ऐन, २०८३

आर्थिक ऐन, २०८३

प्रमाणित मिति

२०८३/०३/३१

प्रकाशित मिति

२०८३/०३/३२

सम्बत २०८३ सालको ऐन नं. १

आर्थिक कारोबार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना : छायाँनाथ रारा नगरपालिकाको आर्थिक वर्ष २०८३।८४ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क सङ्कलन गर्ने, छुट दिने तथा आय सङ्कलनको प्रशासनिक व्यवस्था गर्न बाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२८ को उपधारा (२) अनुसार छायाँनाथ रारा नगरपालिकाको १७ औं नगर सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस ऐनको नाम “छायाँनाथ रारा नगरपालिकाको आर्थिक ऐन, २०८३” रहेकोछ।

(२) यो ऐन संवत् २०८३ साल श्रावण १ गतेदेखि छायाँनाथ रारा नगरपालिका क्षेत्रमा लागु हुनेछ।

२. **सम्पत्ति कर :** छायाँनाथ रारा नगरपालिका क्षेत्र भित्र रहेका घर, टहरा, तथा भवनहरू र सो संरचनाले चर्चेको जग्गामा अनुसूची-१ बमोजिम सम्पत्ति कर लगाई असुल उपर गरिनेछ। घर वा भौतिक संरचनाको मूल्याङ्कन अनुसूची-२ अनुसार, घर वा भौतिक संरचनाको बनौटको आधारमा हास कट्टी अनुसूची-३ अनुसार र जग्गाको मूल्याङ्कन अनुसूची-४ अनुसार गरिनेछ।

स्पष्टीकरण : यस दफाको प्रयोजनका लागि "घर वा भौतिक संरचनाले चर्चेको जग्गा" भन्नाले घर वा भौतिक संरचनाले ओगटेको जग्गाको क्षेत्रफल र अधिकतम सो क्षेत्रफल बराबरको थप जग्गा सम्म सम्झनु पर्छ।

३. **भूमि कर (मालपोत) :** छायाँनाथ रारा नगरपालिका क्षेत्र भित्र सम्पत्ति कर लाग्ने भूमि बाहेकमा अनुसूची-५ बमोजिम भूमिकर लगाई असुल उपर गरिनेछ।

४. **घर जग्गा बहाल कर :** (१) नगरपालिका क्षेत्रभित्र कुनै व्यक्तिले घर, पसल, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकोमा वार्षिक बहाल रकममा बहाल कर लगाउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम लगाइने घर जग्गा बहाल करको दर अनुसूची-६ मा उल्लेख भएबमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिम लगाइने बहाल रकम निर्धारण गर्नको लागि नगरपालिकाले घरजग्गा रहेको स्थान तथा संरचनाको प्रकारको आधारमा न्यूनतम बहाल मूल्य तोकी सोही आधारमा बहाल रकम निर्धारण गरी कर असूल गर्न सक्नेछ।

५. **व्यवसाय कर :** (१) नगरपालिका क्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ।

(२) उपदफा (१) बमोजिम व्यापार, व्यवसाय तथा सेवा सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थालाई व्यवसाय दर्ता गरी व्यवसाय इजाजत प्रदान गरिनेछ। इजाजत प्राप्त व्यवसायीहरूले वार्षिक रुपमा व्यवसाय कर चुक्ता गरी व्यवसाय नवीकरण गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम लिइने व्यवसाय करको दर अनुसूची-७ मा तोकिए बमोजिम हुनेछ।

६. **जडिबुटी, कवाडी र जीवजन्तु कर :** (१) नगरपालिका क्षेत्र भित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची-८ बमोजिम जडिबुटी, कवाडी तथा जीवजन्तु कर लगाइने र असूल उपर गरिनेछ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि कारोवार भन्नाले विक्रेताले जारी गरेको विल वा बीजक वा लेनदेन भएको जनिने प्रमाणलाई सम्झनु पर्दछ र नगरपालिकाले कर लगाउँदा कारोवार रकमको निश्चित प्रतिशतका दरले लगाउनेछ।

(२) उपदफा (१) बमोजिमका वस्तुको व्यवसायिक कारोवार गर्ने व्यक्ति वा संस्थालाई नगरपालिकाले व्यवसाय इजाजत दिँदा कर बुझाउने शर्त र विधि समेत तोकी इजाजत दिनेछ।

७. **सवारी साधन कर :** (१) नगरपालिका क्षेत्र भित्रका सवारी साधनमा प्रदेशले सवारी साधन कर लगाउने र उठाउनेछ।

तर टाँगा तथा रिक्सा (विद्युतीय रिक्सा समेत) मा नगरपालिकाले सवारी साधन कर लगाउने र असूल उपर गर्नेछ।

(२) उपदफा (१) बमोजिम नगरपालिकाले असूल उपर गर्ने सवारी साधनहरूको दर्ता, नवीकरण र सवारी साधन करको दर अनुसूची-९ बमोजिम हुनेछ।

(३) प्रदेशले लगाएको सवारी साधन कर रकमबाट नगरपालिकाले प्राप्त गर्ने हिस्सा प्रचलित सङ्घीय र प्रदेश कानूनमा तोकिए बमोजिम हुनेछ।

(४) नगरपालिकाले आफ्नो क्षेत्र भित्र निर्माण गरेका सडकहरुको मर्मतका लागि उक्त सडकमा सञ्चालन हुने सवारी साधनहरुमा अनुसूची-१० बमोजिम मर्मत सम्भार शुल्क लगाउन र असूल उपर गर्न सक्नेछ।

८. **विज्ञापन कर** : (१) नगरपालिका क्षेत्र भित्र विज्ञापन, प्रचारप्रसार आदिका लागि राख्न दिइने साइनबोर्ड, ग्लोबोर्ड, स्टल आदिमा अनुसूची-११ बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ।

(२) यस दफा बमोजिम नगरपालिकाले उठाएको विज्ञापन कर बापतको रकम प्रचलित सङ्घीय र प्रदेश कानून बमोजिम सम्बन्धित प्रदेशसंग बाँडफाँट गरिनेछ।

९. **मनोरञ्जन कर** : (१) नगरपालिका क्षेत्रभित्रको चलित्रघर, भिडियो घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थियटर वा नाटक घर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, दोहोरी साँझ, डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब जस्ता मनोरञ्जन स्थलमा नगरपालिकाले अनुसूची-१२ बमोजिमको मनोरञ्जन कर लगाउने र असूल उपर गर्नेछ।

(२) अनुसूची-१२ मा उल्लिखित करदाताले बुझाउनु पर्ने कर महिना समाप्त भएको मितिले पच्चीस दिन भित्र नगरपालिकामा बुझाउनु पर्नेछ।

(३) उपदफा (२) बमोजिमको अवधि भित्र मनोरञ्जन कर नबुझाउने करदातालाई नगरपालिकाले सो अवधि नाघेको तीन महिना सम्मको लागि उक्त कर रकमको दश प्रतिशत र सो अवधि भित्र पनि मनोरञ्जन कर नबुझाएमा बुझाउनु पर्ने कर रकमको पन्ध्र प्रतिशतका दरले वार्षिक ब्याज लगाई त्यस्तो रकम असूल उपर गर्नेछ।

(४) उपदफा (१) बमोजिम संकलित करको रकम प्रचलित सङ्घीय र प्रदेश कानून बमोजिम सम्बन्धित प्रदेश संग बाँडफाँट गरिनेछ।

१०. **बहाल बिटौरी शुल्क** : (१) नगरपालिकाले आफूले निर्माण, रेखदेख वा सञ्चालन गरेका देहाय बमोजिमका सम्पत्तिहरुमा अनुसूची-१३ बमोजिमको दरमा बहाल बिटौरी शुल्क लगाउन र उठाउन सक्नेछ :

(क) आफूले निर्माण गरेका वा आफ्नो स्वामित्वमा रहेका भवन, जग्गा वा अन्य सम्पत्ति,

(ख) आफ्नो रेखदेखमा रहेको सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउको जग्गामा भएका अस्थायी टहरा, छाप्रा वा पसल वा आवास,

(ग) नगरपालिकाले तोकेको सार्वजनिक स्थल, हाटबजार, मेला, जात्रा आदिमा राखेका पसल,

(२) उपदफा (१) को खण्ड (क) र (ख) बमोजिमको सम्पत्तिमा बहाल बिटौरी शुल्क उठाउनका लागि कार्यपालिकाले न्यूनतम दर निर्धारण गरी बोलपत्र वा दरभाउ पत्र वा डाँक बढाबढको माध्यमबाट बहालमा दिन सक्नेछ।

(३) उपदफा (१) को खण्ड (ग) बमोजिमको सम्पत्तिमा बहाल बिटौरी शुल्क उठाउनका लागि नगरपालिकाले त्यस्तो स्थानमा खरीद बिक्री हुने वस्तु तथा सेवा एवम् कारोवारको आधारमा तोकेको न्यूनतम बहाल बिटौरी शुल्कको दरमा बोलपत्र वा दरभाउ पत्र वा डाँक बढाबढको माध्यमबाट बहाल बिटौरीमा दिन सकिनेछ।

(४) उपदफा (२) र (३) बमोजिम बहाल बिटौरीमा दिँदा शर्त सहित सम्झौता गरी दिनु पर्नेछ।

११. **पार्किङ्ग शुल्क :** (१) नगरपालिकाले आफ्नो क्षेत्र भित्र तोकेको पार्किङ्ग स्थलमा सवारी साधनलाई पार्किङ्ग सुविधा उपलब्ध गराए बापत पार्किङ्ग गर्ने समयको आधारमा अनुसूची-१४ मा उल्लेख भए बमोजिमको दरमा पार्किङ्ग शुल्क लगाइने र असूल उपर गरिनेछ।

(२) नगरपालिकाले उपदफा (१) बमोजिम तोकेको स्थान बाहेक अन्य स्थानमा सवारी पार्किङ्ग गर्न रोक लगाउन सक्नेछ।

तर राजमार्ग तथा सहायक राजमार्गको सडक अधिकार क्षेत्रभित्र यस दफा बमोजिम सवारी पार्किङ्ग गराइने र शुल्क लगाइने छैन।

(३) नगरपालिकाले सवारी पार्किङ्ग क्षेत्र निर्धारण गर्दा सवारी आवागमनमा बाधा नपुग्ने गरी ट्राफिक प्रहरी कार्यालयसंगको समन्वयमा गर्नेछ।

१२. **सेवा शुल्क, दस्तुर :** (१) नगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालनमा रहेका केबलकार, ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जीजम्प, जिपफ्लायर, न्याफ्टिङ्ग, प्याराग्लाइडिङ्ग, जिपलाइन लगायतका स्थानीय पर्यटन, मनोरञ्जन तथा साहसिक खेलकुद सम्बन्धी सेवा वा व्यवसायमा सेवा शुल्क लगाउने र असूल उपर गर्नेछ।

तर, सीमा नदी वा अर्को गाउँपालिका वा नगरपालिकाको क्षेत्रलाई समेटेर सञ्चालन हुने सेवा वा व्यवसायमा सेवा शुल्क लगाउँदा सम्बन्धित गाउँपालिका वा नगरपालिकासँग समन्वय गरी लगाइनेछ।

(२) नगरपालिकाले निर्माण वा सञ्चालन तथा व्यवस्थापन गरेको स्थानीय पूर्वाधार वा उपलब्ध गराएको देहायको कुनै सेवा उपयोग गरे बापत सम्बन्धित सेवा प्रदायक तथा सेवाग्राहीलाई सेवा शुल्क, दस्तुर लगाइने र असूल उपर गरिनेछ:

(क) खानेपानी, विजुली, अतिथि गृह, धर्मशाला, पुस्तकालय, सभागृह र त्यस्तै अन्य सेवा सुविधा,

(ख) फोहोरमैला व्यवस्थापन, सरसफाई, ढल निकास, सडक बत्ती जस्ता सेवा सुविधा,

- (ग) शौचालय, पार्क, स्नानगृह, पौडी पोखरी, व्यायामशाला, गेष्टहाउस, पर्यटकीय स्थल, छात्रावास, हाटबजार, पशु बधशाला, शबदाहगृह, धोबीघाट र त्यस्तै अन्य सुविधा,
- (घ) सडक, बस पार्क, ढल, पुल जस्ता सेवा,
- (ङ) अचल सम्पत्ति वा अन्य कुनै विषयको मूल्याङ्कन सम्बन्धी सेवा,
- (च) नगरपालिकाले प्रदान गर्ने सिफारिस सम्बन्धी कुनै सेवा,
- (छ) ऐतिहासिक स्थल, पुरातात्विक स्थल एवम् धार्मिक महत्वका सम्पदाको प्रवेश शुल्क ।

तर, ऐतिहासिक स्थल, पुरातात्विक स्थल र धार्मिक महत्वका सम्पदामा प्रवेश गर्दा नेपाली नागरिकलाई यस प्रकरण बमोजिम शुल्क लिन पाइने छैन ।

(३) नगरपालिकाले सहकारी संस्था, एफ.एम. रेडियो, "घ" बर्गको निर्माण व्यवसायी इजाजत, विद्यालय स्थापना, ट्युसन तथा कोचिङ्ग सेन्टर, औषधी पसल, स्थानीय व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण तथा नियमन आदि सेवामा सेवा शुल्क दस्तुर निर्धारण गर्ने र उठाउनेछ ।

(४) उपदफा (१), (२) र (३) बमोजिम लगाइने सेवा शुल्क, दस्तुरको दर अनुसूची-१५ मा उल्लेख भए बमोजिम हुनेछ ।

(५) विविध शुल्क अनुसूची-१७ बमोजिम हुनेछ ।

१३. **बिक्री तथा निकासी शुल्क :** (१) नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति वा आफ्नो रेखदेखमा रहेको सार्वजनिक स्थलबाट उत्पादन हुने ढुङ्गा, गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट आदि प्राकृतिक एवम् खानीजन्य वस्तुहरूमा बिक्री शुल्क लगाउन र असूल उपर गर्न सक्नेछ ।

(२) नगरपालिकाले प्रचलित कानूनमा तोकिएको दरमा नघट्ने गरी उपदफा (१) बमोजिमको सामग्रीमा बिक्री मूल्य तोक्नुपर्नेछ ।

(३) नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भई आफ्नो सिमा क्षेत्र भन्दा बाहिर निकासी हुने ढुङ्गा, गिट्टी, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट आदि प्राकृतिक एवम् खनिजजन्य वस्तुको बाह्य निकासीमा निकासी शुल्क लगाउन सक्नेछ ।

(४) उपदफा (१) र (२) बमोजिम नगरपालिकाले गर्ने बिक्री तथा लगाउने निकासी शुल्कको दर अनुसूची-१६ मा तोकिए बमोजिम हुनेछ ।

(५) नगर कार्यपालिकाले आफ्नो प्रयोगमा नआउने पुराना र काम नलाग्ने वस्तु, उपकरण तथा सामानहरू लिलाम बिक्री गर्न सक्नेछ ।

(६) कार्यपालिकाले नागरिकको सुविधाको लागि विभिन्न फाराम तथा पुस्तकहरू वा अन्य सेवा बिक्री गर्न सक्नेछ ।

(७) उपदफा (१) बमोजिमका वस्तुहरू विक्री तथा उपदफा (३) बमोजिमको निकासी शुल्क असुलीका लागि विक्री तथा निकासीको परिमाण तथा दर निर्धारण गरी वोलपत्र, दरभाउ पत्र वा डाँक बढावढको माध्यमबाट गरिने छ।

१४. **घरजग्गा रजिष्ट्रेशन शुल्क** : (१) घर जग्गा रजिष्ट्रेशन शुल्क प्रदेश कानूनले तोके बमोजिम लगाइने र उठाइनेछ।

(२) उपदफा (१) बमोजिम उठेको रकम सङ्घीय र प्रदेश कानून बमोजिम बाँडफाँट गरिनेछ।

(३) घर जग्गा रजिष्ट्रेशन शुल्क उठाउन नगरपालिकामा साधन, स्रोत, प्रविधि, जनशक्ति तथा कार्यालय व्यवस्थापन नभएसम्म नेपाल सरकारले तोकेको कार्यालय मार्फत उठाइनेछ।

१५. **दण्ड जरिवाना** : (१) नगरपालिकाले निर्धारण गरेको कर, शुल्क तथा महसुल तोकिएको समयमा भुक्तानी नगरेमा सम्बन्धित कानूनमा दर तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा कार्यपालिकाबाट निर्धारित दरमा जरिवाना सहित बक्यौता असुल गर्नेछ।

(२) नगरपालिकाले उपदफा (१) बाहेक प्रचलित कानून पालना नगरेको कसूरमा लगाउने अन्य दण्ड जरिवाना रकम सम्बन्धित कानूनमा तोकिए बमोजिम हुनेछ।

१६. **कर छुट** : (१) सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, कुटनीतिक नियोग, गुठी र लाभको उद्देश्य नराखी सञ्चालन हुने सङ्घ संस्थाको सम्पत्ति, वस्तु तथा कारोवारमा यस ऐन बमोजिमको कर लिइने छैन।

स्पष्टीकरण: लाभको उद्देश्य नराखी सञ्चालन हुने सङ्घ संस्था भन्नाले सामुदायिक अस्पताल तथा स्वास्थ्य केन्द्र, विश्वविद्यालय र सोका आङ्गिक कलेजहरू, सरकारी वा सामुदायिक विद्यालयहरू, सार्वजनिक पुस्तकालय, वाचनालाय, बालगृह, अनाथाश्रम, बृद्धाश्रम जस्ता सामाजिक सङ्घसंस्था सम्झनु पर्दछ।

(२) विपद् वा अन्य यस्तै प्रकृतिका विशेष परिस्थितिको कारणले करदाताहरूले कर भुक्तानी गर्न नसक्ने अवस्था आएमा सोको स्पष्ट कारण खुलाई नगर सभाको निर्णय बमोजिम कर वा जरिवाना छुट दिन सकिनेछ।

(३) कानूनमा व्यवस्था भएको अवस्थामा बाहेक नगरपालिकाको कुनै निकाय वा अधिकारीले कुनै प्रकारको कर, शुल्क, महसुल, दण्ड, जरिवाना छुट दिन पाउने छैन।

तर, स्थानीय आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान पुऱ्याउने किसिमका उद्योग व्यवसायमा निश्चित अवधिसम्म सभाले बनाएको कानून बमोजिम कर, दस्तुर, शुल्क छुट दिन बाधा पर्ने छैन।

१७. **प्रशासकीय पुनरावलोकन र पुनरावेदन** : (१) नगरपालिकाले गरेको कर, शुल्क, महसुल, दण्ड, जरिवाना सम्बन्धी निर्णयमा चित्त नबुझेमा करदाताले नगरपालिकामा प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन उपर प्रशासकीय पुनरावलोकनको लागि कार्यपालिकाले प्रमुखको अध्यक्षतामा सम्बन्धित विषय विज्ञ समेत रहने गरी तीन सदस्यीय राजस्व प्रशासकीय पुनरावलोकन समिति गठन गर्नेछ। यस्तो समितिमा कर निर्धारणमा संलग्न पदाधिकारी वा कर्मचारीको सहभागिता रहने छैन।

(३) उपदफा (१) बमोजिम पुनरावलोकनको लागि प्राप्त भएको निवेदन उपर पैंतिस दिनभित्र छानविन तथा निर्णय गरी सम्बन्धित व्यक्तिलाई निर्णयको जानकारी दिनु पर्नेछ।

(४) नगरपालिकाले तोकिएको समयमा यस दफा बमोजिम प्रशासकीय पुनरावलोकन नगरेको कारणले करदालाई थप आर्थिक भार पर्न गई हानी नोक्सानी पर्न गएमा नगरपालिकाले त्यसको क्षतिपूर्ति दिनु पर्नेछ।

१८. **ठेक्का आह्वान गर्न सक्ने** : (१) यस ऐन बमोजिम सङ्कलन गर्ने सेवा शुल्क र दस्तुर कार्यपालिकाले आवश्यकता अनुसार एक आर्थिक वर्षको लागि आय ठेक्का बन्दोबस्त गरी सङ्कलन गर्न सक्नेछ।

तर, आन्तरिक आय वृद्धि हुने देखिएमा वा पटक पटक ठेक्का बन्दोबस्त गर्दा प्रशासनिक दायित्व बढ्न जाने अवस्थामा बढीमा दुई वर्षसम्मको लागि एकै पटक ठेक्का बन्दोबस्त गर्न सकिनेछ।

(२) यस दफा बमोजिमको आय ठेक्का दिँदा आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीले मात्र प्रतिस्पर्धा गर्ने गरी व्यवस्था मिलाउनु पर्नेछ।

(३) नगरपालिकाले सामान्यतया आर्थिक वर्ष शुरु हुनु भन्दा अगावै ठेक्का बन्दोबस्त गरी ठेक्का सम्झौता कार्य सम्पन्न गरिसक्नु पर्नेछ।

(४) नगरपालिकाले कर सङ्कलन गर्न सामान्यतया ठेक्का बन्दोबस्त गरिने छैन।

तर, जडिबुटी, कवाडी र जीबजन्तु कर तथा विज्ञापन कर सङ्कलन गर्न ठेक्का बन्दोबस्त नै गर्नु पर्ने अवस्थामा सभाको निर्णय गराई ठेक्कामा सङ्कलन गर्न सकिनेछ।

(५) यस दफा बमोजिम गरिने आय ठेक्का बन्दोबस्तका लागि बोलपत्र, दरभाउपत्र तथा डाँक बढाबढ सम्बन्धी कार्यविधि र पट्टा कबुलियत, धरौटी, किस्ता र ठेक्का तोड्ने जस्ता प्रक्रियाहरू प्रचलित कानूनलाई आधार मानी गरिनेछ।

१९. **सहयोग गर्नुपर्ने** : सङ्घीय तथा प्रदेश सरकारका कार्यालयहरूले नगरपालिकाको राजस्व असुली कार्यमा आवश्यक सहयोग गर्नु पर्नेछ।

२०. **प्रगतिशील कर प्रणाली अवलम्बन गरिने** : नगरपालिकाले करको दर निर्धारण गर्दा गरिब तथा विपन्न वर्गलाई कम बोझ पर्ने गरी प्रगतिशील कर प्रणाली अवलम्बन गर्नुपर्नेछ।

२१. कार्यविधि बनाउन सक्ने: यस ऐनको उद्देश्य पूरा गर्नको लागि आवश्यक व्यवस्था गर्नको लागि नगर कार्यपालिकाले आवश्यक कार्यविधि वा निर्देशिका तयार गरी लागू गर्न सक्नेछ।
२२. प्रचलित कानून बमोजिम हुने : यस ऐनमा उल्लेख गरिएका विषयहरूमा यसै बमोजिम र उल्लेख नगरिएका विषयमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम हुनेछ।
२३. पुरस्कृत गर्न सक्ने : (१) नगरपालिकाले यथार्थपरक र विश्वसनीय रूपमा तथा कानूनले तोकेको म्याद भित्र कर विवरण बुझाउने, लागेको कर समयमा दाखिला गर्ने र कर अधिकृतले अनुरोध गरेका सूचना उपलब्ध गराउने तथा वर्षमा सबै भन्दा बढी कर तिर्ने करदातालाई प्रत्येक वर्ष पुरस्कार दिने व्यवस्था गर्न सक्ने छ।

(२) उपदफा (१) बमोजिम दिइने पुरस्कार सम्बन्धित करदाताले तिरेको करको १० प्रतिशतले हुन आउने रकम बराबरको हुने छ। साथै समान कर तिर्नेको हकमा प्राथमिकताको आधारमा पहिले कर तिर्नेलाई पुरस्कार प्रदान गर्न सक्नेछ।

(३) उपदफा (१) र (२) बमोजिम दिइने पुरस्कार सम्बन्धी अन्य व्यवस्था छायौनाथ रारा नगरपालिकाले निर्धारण गरे बमोजिम हुनेछ।

२४. कर्मचारीलाई प्रोत्साहन गर्ने : (१) छायौनाथ रारा नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायहरूको नयाँ दर्ता तथा नवीकरण गर्न तथा घर वा जग्गा बहाल कर सङ्कलन गर्नको लागि घरदैलो कार्यक्रम गर्दा खटिने कर्मचारीलाई उक्त कार्यक्रमबाट सङ्कलन भएको राजस्वको १० प्रतिशत बराबरको रकम प्रोत्साहन स्वरूप प्रदान गरिने छ।

(२) उपदफा (१) बमोजिम दिइने प्रोत्साहन सम्बन्धी अन्य व्यवस्था छायौनाथ रारा नगरपालिकाले निर्धारण गरे बमोजिम हुनेछ।

२५. किस्तामा कर बुझाउन सक्ने : (१) आर्थिक वर्ष २०८२/८३ को घर बहाल कर र व्यवसाय कर बुझाउने करदाताले अधिकतम चार किस्तामा दामासाही रूपमा कर बुझाउन सक्नेछ।

२६. सम्पत्तिकर, भूमिकर, बहालकर, व्यवसायकर, सवारीसाधन कर, नक्सापास दस्तुर लगायतका कर बुझाउने सम्बन्धी विशेष व्यवस्था : (१) नगरपालिका स्थापना भएदेखि वा सो भन्दा अगाडि देखि हालसम्मको सम्पत्तिकर, भूमिकर, व्यवसाय कर लगायत जुनसुकै प्रकारको लगती करहरू तिर्न बाँकी रहेका करदाताहरूको लागि संवत् २०८२ साउन मसान्त भित्र कर तिरेमा बक्यौता रकममा जरिवाना छुट हुनेछ।

(२) उपदफा (१) मा उल्लिखित समयसीमा पश्चात् कर तिरेमा साविक बमोजिम नै जरिवाना लाग्नेछ।

२७. बाधा अड्काउ फुकाउ : (१) यो ऐनको व्यवस्था कार्यान्वयनमा कुनै बाधा उत्पन्न भएमा उक्त बाधा अड्काउ फुकाउको अधिकार नगर प्रमुखमा रहनेछ। त्यस्तो बाधा अड्काउ फुकाउको विषय कार्यपालिका मार्फत नगर सभामा पेशहुनेछ। नगर सभाले पारित गरेपछि त्यस्तो संशोधन लागू हुनेछ।

अनुसूची-१
(ऐनको दफा २ सँग सम्बन्धित)
सम्पत्ति करको दर

क्र.सं.	मूल्याङ्कित सम्पत्ति विवरण	निर्धारित सम्पत्तिकर	प्रतिशत	कैफियत
१.	रु. २० लाख सम्म	रु. २० प्रति लाख	०.०२ प्रतिशत	
२.	रु. ४० लाख सम्म	रु. २५ प्रति लाख	०.०२५ प्रतिशत	
३.	रु. १ करोड सम्म	रु. ३० प्रति लाख	०.०३ प्रतिशत	
४.	रु. ५ करोड सम्म	रु. ३५ प्रति लाख	०.०३५ प्रतिशत	
५.	रु. ५ करोड १ देखि माथि जति भए पनि प्रति हजार ७० पैसा थप सम्पत्तिकर लाग्नेछ।		०.०७ प्रतिशत	

नोटः

- १) मुल्याङ्कन रकमलाई रु. लाखमा (राउण्ड फिगर) मा परिणत गरी करको दर निर्धारण हुनेछ।
- २) सम्पत्तिकरमा अन्य सेवा शुल्क लाग्नेछ।
- क) सम्पत्तिकर रु.५००।- सम्म तिर्नेलाई तिरेको रकममा १५ प्रतिशत लाग्नेछ।
- ख) सम्पत्तिकर रु.५०१ देखि माथि रु.२,०००।- सम्म तिर्नेलाई तिरेको रकममा १० प्रतिशत लाग्नेछ।
- ग) सम्पत्तिकर रु.२,००१।- भन्दा माथि तिर्नेलाई तिरेको रकममा ५ प्रतिशत लाग्नेछ।

अनुसूची-२
(ऐनको दफा २ सँग सम्बन्धित)
संरचनाको मूल्याङ्कन दर

क्षेत्र	संरचना प्रति वर्ग फिट रु.					
	आर.सि.सि. फ्रेम स्ट्रक्चर		सिमेन्ट जोडाइमा ईट्टा वा ढुङ्गाको गारो-आर.सि.सि. छाना		माटोको जोडाइमा इट्टा वा ढुङ्गाको गारो आर.सि.सि. वा सिमेन्ट जोडाईमा ईट्टा वा ढुङ्गाको गारो-जस्ता टायलको छाना, सिमेन्ट बोर्ड प्रयोग भएका र फलाम प्रयोग गरी निर्मित संरचना	
	व्यापारिक, औद्योगिक तथा संस्थागत	बसोबास	व्यापारिक, औद्योगिक तथा संस्थागत	बसोबास	व्यापारिक, औद्योगिक तथा संस्थागत	बसोबास
क	२,२००	१,६००	१,६००	१,१००	१०००	५००

अनुसूची-३
(ऐनको दफा २ सँग सम्बन्धित)
संरचनाको हास कट्टी दर

संरचनाको किसिम→	आर.सि.सि. फ्रेम स्टक्चर	सिमण्ट जोडाईमाईट्टा वा डुङ्गाको गारो- आर.सि.सि. छाना	माटोको जोडाईमाईट्टा वा डुङ्गाको गारो- आर.सि.सि. वा सिमण्ट जोडाईमा ईट्टा वा डुङ्गाको गारो-जस्ता/ टायलको छाना	माटोको जोडाईमा ईट्टा वा डुङ्गाको गारो- जस्ता/ टायलको छाना	सेड वा कच्ची घर
संरचनाको आयु↓					
१-३ वर्ष	६	९	१२	१५	२०
३-६ वर्ष	१२	१८	२४	३०	४०
६-९ वर्ष	१८	२७	३६	४५	६०
९-१२ वर्ष	२४	३६	४८	६०	८०
१२-१५ वर्ष	३०	४५	६०	७५	९०
१५-१८ वर्ष	३६	५४	७२	९०	९०
१८-२१ वर्ष	४२	६३	८४	९०	९०
२१-२४ वर्ष	४८	७२	९०	९०	९०
२४-२७ वर्ष	५४	८१	९०	९०	९०
२७-३० वर्ष	६०	९०	९०	९०	९०
३०-३३ वर्ष	६६	९०	९०	९०	९०
३३-३६ वर्ष	७२	९०	९०	९०	९०
३६-४० वर्ष	७८	९०	९०	९०	९०
४०-४३ वर्ष	८४	९०	९०	९०	९०
४३-४६ वर्ष	९०	९०	९०	९०	९०
४६ वर्ष भन्दा माथि	९०	९०	९०	९०	९०

अनुसूची-४
(ऐनको दफा २ सँग सम्बन्धित)
जग्गाको न्यूनतम मूल्याङ्कन दर

वडा नं. १

क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	गमगढी बजार कालिका मालिका मन्दिर देखि महाकाली स्कुल सम्म	५००
२	कृष्ण चोक देखि न्यूरोड हुदै रेडक्रससम्म	५००
३	रेडक्रस बसपार्क हुदै श्रीनगर गाउँ सम्म	३००
४	रेडक्रस हुदै नगरपालिका भवन सम्म	५००
५	बसपार्क हुदै कर्णाली बेलिब्रिजसम्म र घाट बस्ति सम्म	२००
६	अन्य ठाउँमा	१५०

वडा नं. २

क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	कालिका मालिका मन्दिर अदालत चोक हुदै शितल बजार सम्म	५००
२	अदालत चोक देखि बागबजार सम्म	५००
३	अदालत चोक देखि थापा बोर्डिङ सम्म	५००
४	नगरपालिका भवन देखि चैन गाउँ सम्म	३००
५	शितल बजार देखि तलितुमा सम्म सडक	३००
६	उद्योग बाणिज्य संघ भवन देखि वन कार्यालय माथि चोक सम्म	५००
७	अन्य स्थान	१५०

वडा नं. ३

क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	तलितुमा हुदै लामाचौर सम्म	२५०
२	तलितुमा (गमगढी ताल्च सडक खण्ड)	३००
३	अन्य स्थान	१५०

वडा नं. ४

क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	चौतारा देखि डाँडा जीउला सम्म	३००
२	डाँडा जिउला देखि बालै सम्म	२५०
३	गमगढी ताल्च सडक खण्ड	३००

वडा नं. ५

क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	गमगढी ताल्च सडक खण्ड	३००
२	बाग बजार हुदै रारा बहुमुखी क्याम्पस सम्म	३००

३	रारा बहुमुखी क्याम्पस देखि कार्कीवाडा हुदै ठुम गाउँ सम्म	२५०
४	कारागार हुदै सुपाकोट मैतु सम्म	२५०
५	अन्य	१५०
वडा नं. ६		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	बालै देखि कोटिला हुदै मन्दु सम्म	२५०
२	बालै देखि रन्जन बालै हुदै लिउडी सम्म	२५०
३	अन्य स्थान	१५०
वडा नं. ७		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	बालै पिना सडक	२५०
२	कर्णाली राजमार्ग	२५०
३	अन्य	१५०
वडा नं. ८		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	कर्णाली राजमार्ग	२५०
२	ढोट्टु हुदै चुगा सम्म	१५०
३	कर्णाली राजमार्ग देखि झ्यारी गाउँ सम्म	२००
४	ताल्व देखि सल्लेरी सम्म	३००
५	अन्य	१५०
वडा नं. ९		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	मुर्मा	१५०१
वडा नं. १०		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	घाट देखि वडा नं १० का बस्तीहरूमा निर्माण भएका सडक	२००
२	अन्य	१५०
वडा नं. ११		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	रोवा खोला देखि रेङ्च्याकाटी गाउँ सम्म	२००
२	अन्य	१५०
वडा नं. १२		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	गमगढी नाम्चे लाग्ना सडक खण्ड	२००

२	लुम्स बगर देखि शोभा गाउँ सम्म सडक	१५०
३	अन्य	१५०
वडा नं. १३		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
१	कर्णाली बेलिब्रिज देखि रुगा गाउँ हुदै थार्प तिर्प लह लापु	२००
२	रुगा गाउँ देखि लुमा गाउँ सम्म	२००
३	अन्य	१५०
वडा नं. १४		
क्र.स.	जग्गाको विवरण	मूल्याङ्कन रकम प्रति रोपनी रू.
	लुमा गाउँ देखि चंखेली सम्म	२००
	बाम नाफा बजार क्षेत्र	२५०
	अन्य	१५०

अनुसूची-५
(ऐनको दफा ३ सँग सम्बन्धित)
भूमिकरको दर

मालपोत कर (प्रति बर्ग मिटर)

खेत (प्रति बर्गमिटर)

रकम रु.मा

रु ०.१/

पाखो र पांचौ तह (प्रति बर्ग मिटर)

रु. ०.०८/-

भूमिकर (प्रति बर्ग मिटर)

क. गमगढी बजार हाइ स्कूल देखि रारा एफ एफ सम्मका घडेरी

रु. २.५/-

ख. रेडक्रस देखि कृष्ण मन्दिर सम्म घडेरी

रु.२/-

ग. रेडक्रस देखि सेती वाडा सम्म घडेरी

रु.०.५/-

घ. सेती वाडा देखि बालै सम्म घडेरी

रु.०.५/-

ड. कृष्ण मन्दिर देखि ताल्चा सम्म घडेरी

रु.१/-

च. न्यु रोड देखि होस्पिटल सम्म घडेरी

रु. १/-

छ अन्य स्थानमा घडेरी

रु ०.५

नोट:

१) भूमिकरमा अन्य सेवा शुल्क लाग्नेछ।

क) भूमिकर रु.५००।- सम्म तिर्नेलाई तिरेको रकममा १५ प्रतिशत लाग्नेछ।

ख) भूमिकर रु.५०१ देखि माथि रु.२,०००।- सम्म तिर्नेलाई तिरेको रकममा १० प्रतिशत लाग्नेछ।

ग) भूमिकर रु.२,००१।- भन्दा माथि तिर्नेलाई तिरेको रकममा ५ प्रतिशत लाग्नेछ।

अनुसूची-६
(ऐनको दफा ४ को उपदफा (२) सँग सम्बन्धित)
घर जग्गा बहाल करको दर

क्र.स.	राजस्वको क्षेत्रहरु	एकाई	करको दर
१	छायाँनाथ रारा नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति/संस्था/फर्मले घर, पसल, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तबरले बहालमा दिएकोमा बहाल रकमको	वार्षिक	१० प्रतिशत
२	वैदेशिक अध्ययन तथा रोजगारीमा जाने विद्यार्थीहरुको लागि मात्र	वार्षिक	५ प्रतिशत

अनुसूची-७
(ऐनको दफा ५ को उपदफा (३) सँग सम्बन्धित)
ब्यबसाय करको दर

क्र.सं.	व्यवसायको किसिम	व्यवसाय कर रु	कैफियत
१	पेट्रोलियम पदार्थ		
१.१	पेट्रोल पम्प	२०,०००	
१.२	पेट्रोलियम पदार्थ (पेट्रोल मात्र)	१०,०००	
१.३	पेट्रोलियम पदार्थ (डिजेल मात्र)	१०,०००	
१.४	मट्टितेल मात्र	३,०००	
१.५	खाना पकाउने र टेम्पोमा प्रयोग हुने ग्यासको डिपो	३,०००	
२	पन्छी पालन फर्म		
२.१	व्याइलर, लेयर्स , गिरीराज, लोकल कुखुरा पालन तथा अण्डा उत्पादन समेत		
२.१.१	१ देखि ५०० वटा सम्म कुखुरा पालन गर्ने	५,००	
२.१.२	५०१ देखि १००० वटा सम्म कुखुरा पालन गर्ने	१,०००	
२.१.३	१००१ देखि २००० वटा सम्म कुखुरा पालन गर्ने	१,५००	
२.१.४	२००१ देखि ५००० वटा सम्म कुखुरा पालन गर्ने	२,५००	
२.१.५	५००१ वटा देखि माथि	५,०००	
२.२	बट्टाई, टर्की, कालिज पालन फर्म		
२.२.१	१ देखि वटा १००० सम्म पालन गर्ने फर्म	१,०००	
२.२.२	१००१ वटा देखि माथि पालन गर्ने फर्म	२,०००	
२.३	प्यारेन्ट ह्याचरी (अण्डा र चल्ला उत्पादन)		
२.३.१	१ देखि २००० वटा सम्म उत्पादन क्षमता भएका	२,०००	
२.३.२	२००१ देखि ५००० वटा सम्म उत्पादन क्षमता भएका	५,०००	
२.३.३	५००१ वटा देखि माथि उत्पादन क्षमता भएका	१०,०००	
३	ह्याचरी उद्योग मात्र (चल्ला मात्र उत्पादन)		
३.१	५०,००० वटा सम्म चल्ला उत्पादन क्षमता भएका	२,०००	
३.२	५०,००० वटा भन्दा माथि चल्ला उत्पादन क्षमता भएका	५,०००	
४	ग्रेन प्यारेन्ट फर्म (GP फर्म)/ह्याचरी	१,५०,०००	
५	ठुलो /ह्याचरी समेत भएको पोल्ट्री फर्म (वातावरण संरक्षण शुल्क समेत)	२,५०,०००	
५.१	दाना उत्पादन तथा विक्री	३,०००	
५.२	दाना, चल्ला सप्लायर्स	३,०००	
६	पशुपालन फर्म		
६.१	बाख्रा पालन फर्म		
६.१.१	१ देखि २० वटा सम्म पालन गर्ने	१,०००	

६.१.२	२१ वटा भन्दा माथि पालन गर्ने	२,०००	
६.२	बड्गुर पालन फर्म		
६.२.१	१ देखि १० वटा सम्म पालन गर्ने	१,०००	
६.२.२	११ देखि ५० वटा सम्म पालन गर्ने	३,०००	
६.२.३	५१ वटा भन्दा माथि पालन गर्ने	५,०००	
७	गाई तथा भैँसी पालन फर्म		
७.१	१ देखि १० वटा सम्म पालन गर्ने	१,०००	
७.२	११ देखि ५० वटा सम्म पालन गर्ने	३,०००	
७.३	५१ वटा भन्दा माथि पालन गर्ने	५,०००	
८	मौरी पालन फर्म		
९	माछा पालन व्यवसाय	१,०००	
१०	कृषि फर्म, नर्सरी		
१०.१	कृषि फर्म (टनेल खेतीको लागि मात्र)	५००	
१०.२	फूल र विरुवा विक्रेता	५००	
१०.३	कृषि नर्सरी	५००	
१०.४	सबै किसिमको नर्सरी	१,०००	
१०.५	पुष्प खेती	३,०००	
१०.६	फलफूल खेती	३,०००	
१०.७	कृषि, पशुपालन, मत्स्य पालन, वन आदी संयुक्त		
१०.७.१	रु. १ देखि २० लाख सम्म कुल पूँजी भएको	२,०००	
१०.७.२	रु.२० लाख १ देखि ५० लाख सम्म कुल पूँजी भएको	४,०००	
१०.७.३	रु.५० लाख १ देखि माथि कुल पूँजी भएको	५०००	
११	होटल र रिसोर्ट		
११.१	गमगढी बजार र सल्लेरीमा रहेको		
११.१.१	“क”वर्गको होटल र रिसोर्टको लागि	२०,०००	
११.१.२	“ख”वर्गको होटल र रिसोर्टको लागि	१०,०००	
११.१.३	“ग”वर्गको होटल र रिसोर्टको लागि	७,०००	
११.२	नगरपालिकाको अन्य स्थानमा रहेको		
११.२.१	“क”वर्गको होटल र रिसोर्टको लागि	१५,०००	
११.२.२	“ख”वर्गको होटल र रिसोर्टको लागि	१०,०००	
११.२.३	“ग”वर्गको होटल र रिसोर्टको लागि	५,०००	
१२	सेवा उद्योग		
१२.१	प्रिन्टिङ प्रेश/छपाखाना	३,०००	
१२.२	चलचित्र व्यवसाय	५,०००	
१२.३	सार्वजनिक परिवहन व्यवसाय	१,०००	

१२.४	निजी प्रयोगशाला	१,०००	
१२.५	शित भण्डार	५,०००	
१२.६	लागु औषध, दुर्व्यसन सम्बन्धी सुधार केन्द्र	२,०००	
१२.७	लेखापढी व्यवसाय	१,०००	
१३	दुग्धजन्य सङ्कलक/विक्रेता		
१३.१	दुध सङ्कलन केन्द्र (घाँसीबाट दुध सङ्कलन)	१,५००	
१३.२	डेरी उद्योग	५,०००	
१३.३	दुध सङ्कल तथा प्याकेजिङ्ग	६,०००	
१४	भाषा प्रशिक्षण, ट्युशन तथा कम्प्यूटर इन्स्टिच्यूट		
१४.१	भाषा प्रशिक्षण	४,०००	
१४.२	कम्प्यूटर इन्स्टिच्यूट	३,०००	
१४.३	ट्युशन कक्षा सञ्चालन	२,०००	
१५	ईँट्टा उद्योग		
१५.१	निजी घर निर्माणको लागी एक पटकमा ४०,००० सम्म ईँट्टा पाक्ने सानो चिमनी	५,०००	
१५.२	इलेक्ट्रिक प्रविधिबाट ईँट्टा उत्पादन गर्ने उद्योग	२,००,०००	
१५.३	इलेक्ट्रिक बाहेक सबै किसिमका ईँट्टा उत्पादन गर्ने उद्योगहरू (प्रदुषण नियन्त्रण शुल्क समेत)	७,००,०००	
१६	प्लाइ कारखाना		
१६.१	प्लाइ कारखाना (वातावरण शुल्क र व्यवसाय)	५,००,०००	
१७	वित्तीय सेवा		
१७.१	नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका बाहेकका आर्थिक कारोवार गर्ने वाणिज्य बैकहरू ("क"वर्गको बैङ्कहरू)	२५,०००	
१७.२	"ख"वर्गको विकास बैङ्कहरू	२०,०००	
१७.३	आर्थिक कारोवार समेत गर्ने लघु वित्त/वित्तीय कम्पनीका मुख्य कार्यालय	१५,०००	
१७.४	लघु वित्त/वित्तीय कम्पनीका शाखा कार्यालय	१०,०००	
१७.५	बीमा कम्पनी	१०,०००	
१७.६	सहकारी बैङ्क	५,०००	
१७.७	वचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्था		
१७.७.१	रु.२०,००,००० सम्म कुल पूँजी भएका	२,०००	
१७.७.२	रु.५०,००,००० सम्म कुल पूँजी भएका	३,०००	
१७.७.३	रु. १,००,००,००० सम्म कुल पूँजी भएका	५,०००	
१७.७.४	रु.५,००,००,०००सम्म कुल पूँजी भएका	८,०००	
१७.७.५	रु.५,००,००,०००भन्दा माथि कुल पूँजी भएको	१५,०००	

१७.८	कृषि सहकारी		
१७.८.१	रु.२०,००,००० सम्म कुल पूँजी भएका	१,०००	
१७.८.२	रु.५०,००,००० सम्म कुल पूँजी भएका	२,०००	
१७.८.३	रु. १,००,००,००० सम्म कुल पूँजी भएका	४,०००	
१७.८.४	रु.५,००,००,०००सम्म कुल पूँजी भएका	७,०००	
१७.८.५	रु.५,००,००,०००भन्दा माथि कुल पूँजी भएको	१३,०००	
१७.९	अन्य पालिकाबाट शाखा कार्यालय/सेवा केन्द्र सञ्चालन अनुमति शुल्क (पहिलो पटक) तथा अन्य वर्ष कुल पूँजीको आधारमा लाग्ने)	१०,०००	
१८	स्वास्थ्य सेवा		
१८.१	गैरसरकारी अस्पताल/पोलिक्लिनिक	२५,०००	
१८.२	नर्सिङ्ग होम	२०,०००	
१८.३	क्लिनिक	१०,०००	
१८.४	ल्याव	१०,०००	
१८.५	फार्मोसी/मेडिकल	१०,०००	
१८.६	कविराज/आयुर्वेदिक	१,०००	
१८.७	दन्त चिकित्सक/डेन्टल क्लिनिक	२,०००	
१८.८	स्वीकृत चिकित्सक	२,०००	
१८.९	चस्मा पसल	२,०००	
१९	शिक्षा सेवा		
१९.१	निजी क्षेत्रका शैक्षिक संस्था		
१९.१.१	मन्टेश्वरी वा शिशुस्याहार केन्द्र	३,०००	
१९.१.२	आधारभूत शिक्षा सम्म	५,०००	
१९.१.३	माध्यमिक तहसम्म	१०,०००	
१९.१.४	निजी क्षेत्रका क्याम्पस र विश्वविद्यालय	१५,०००	
१९.१.५	तालिम तथा अनुसन्धान केन्द्र	२,०००	
१९.१.६	टाईपिङ्ग, कम्प्युटर तथा भाषा शिक्षण संयुक्त	५,०००	
१९.२	विद्यालय सञ्चालन अनुमति पत्र		
१९.२.१	सरकारी विद्यालय सञ्चालन अनुमति दस्तुर (कक्षागत रुपमा)	१,०००	
१९.२.२	निजी विद्यालय सञ्चालन अनुमति दस्तुर		
१९.२.२.	पूर्व प्राथमिक तह	१०,०००	
१९.२.२.	प्राथमिक तह	१५,०००	
१९.२.२.	निम्न माध्यमिक तह	२५,०००	
१९.२.२.	माध्यमिक तह	५०,०००	
२०	कृषि मल, कृषक समूह/ उपभोक्ता संस्था दर्ता/नवीकरण		

२०.१	रासायनिक मल विक्री प्रमाण पत्र दर्ता/नवीकरण	१,५००	
२०.२	जरिवाना(१ वर्षसम्म)	५००	
२०.३	जरिवाना (१ वर्ष माथि)	१,०००	
२०.४	कृषक समूह दर्ता	निःशुल्क	
२०.५	कृषक समूह नवीकरण (प्रत्येक १ वर्षमा)	२००	
२०.६	जरिवाना (नवीकरण गर्ने समय नाघेमा)	१० प्रतिशत थप	
२०.७	खानेपानी/ तटबन्धन/ सिचाई उपभोक्ता संस्था दर्ता	३०००	
२०.८	खानेपानी/ तटबन्धन/ सिचाई उपभोक्ता संस्था नवीकरण	१०००	
२१	अस्थायी हाटवजार वा घुम्ती पसल		
२१.१	घुम्ती (मोवाईल) पसल, थुन्चा समेत (प्रति १ पटक)	२५	
२१.२	चौपाया		
२१.२.१	गाई, भैसी, गोरु, गाई	५०	
२१.२.२	भेडा, बाख्रा, बङ्गुर	१०	
२१.२.३	हाँस कुखुरा आदि	५	
२१.२.४	साग सब्जी र फलफूल पसल	५	
२२	सडक पेटिका अस्थायी व्यवसायहरु		
२२.१	टिका/जडिबुटी औषधी/चटपट पानीपुरी/अन्य साना व्यवसाय प्रति दिन	१००	
२२.२	फलफूल पसल/कपडा पसल प्रति दिन	२००	
२२.३	मिठाई पसल प्रति दिन	२००	
२२.४	कार/बाईक विशेष महोत्सव प्रति दिन	५००	
२३	माथि उल्लेख भए बाहेकको व्यवसायहरु (कूल पूँजी लगानीको आधारमा)		
२३.१	रु १ देखि १ लाखसम्म पूँजी भएको	५००	
२३.२	रु १ लाख १ देखि ३ लाखसम्म पूँजी भएको	१,०००	
२३.३	रु ३ लाख १ देखि ५ लाखसम्म पूँजी भएको	२,०००	
२३.४	रु ५ लाख १ देखि १० लाखसम्म पूँजी भएको	२,५००	
२३.५	रु १० लाख १ देखि २५ लाखसम्म पूँजी भएको	३,०००	
२३.६	रु २५ लाख १ देखि १ करोडसम्म पूँजी भएको	५,०००	
२३.७	रु १ करोड माथि कुल पूँजी भएको प्रति करोड थप	५००	
नोट :यस पूर्व दर्ता भई सञ्चालनमा रहेका व्यवसायहरुको हकमा साविकको नवीकरण शुल्क नै प्रत्येक वर्ष बुझाउने गरी व्यवसाय नवीकरण गर्ने ।			
२४	व्यवसाय कर सम्बन्धी अन्य		
२४.१	व्यवसाय कर प्रमाण पत्र प्रतिलिपि	५००	
२४.२	व्यवसाय हेरफेर	५००	
२४.३	व्यवसाय लगत कट्टा	५००	

२४.४	व्यवसाय नामसारी	५००	
२४.५	व्यवसाय बन्द गरेको सिफारिस	५००	
२४.६	व्यवसाय संचालन नभएको सिफारिस	५००	

नोट :

- १) व्यवसाय कर नवीकरण गर्दा दर्ता रकमको ४०% रकम छुट हुनेछ।
- २) व्यवसाय कर नवीकरण गर्दा असोज मसान्त भित्र नवीकरण गर्न आएमा नवीकरण शुल्कमा १०% रकम छुट हुनेछ। सो पश्चात नवीकरण हुन आएमा १० % थप शुल्क लाग्नेछ ।
- ३) नयाँ व्यवसाय दर्ता गर्दा पुष मसान्त भित्र गरेमा १०% रकम छुट हुनेछ।
- ४) असक्त असहाय व्यक्तिको नाममा व्यवसाय दर्ता गरेमा ५०% रकम छुट हुनेछ।

अनुसूची-८
(ऐनको दफा ६ को उपदफा (१) सँग सम्बन्धित)
जडीबुटी, कवाडी, जीवजन्तु करको दर

क्र.स.	नाम	एकाई	दर रु. मा
क	प्राकृतिक, कृतिम, जगर	प्रति केजी	१.५
ख	खोटो	प्रति केजी	२
ग	प्रचलित वन नियमावलीमा लेखिएको जडीबुटीको मूल्य, मात्रा र गुणस्तर हेरी नगर सभाले तोकेबमोजिमको दर, तर व्यवसायिक खेतीको र स्थानीय उद्योगमा अर्ध प्रशोधन हुने जडीबुटीको हकमा आधा दरमा लाग्ने छ।		
घ	वनकर (खर), बाबियो प्रति महलपत्ता, छुवाली, पराल, बाँस, निगालो, बगास, लोक्ता, पटेर, अम्रिसो, कुचो, बाँस, सिसौ, साल(चट्टा, गोलिया, चिरान) सम्बन्धित निकायको चलानीको आधारमा	प्रति गाडी, ट्रयाक्टर	३००
		प्रति गोटा	२
		प्रति ट्रक	५००
ङ	भट्टामा प्रयोग गरिने माटो	प्रति वर्ग मिटर	२
	ईट्टा	प्रति एक हजार गोटामा	५०
च	सुर्तीको डण्डल, कतरनल नसल	प्रति केजी	२
छ	सालको बियाँ	प्रति केजी	५
ज	सल्लाको सिम्टा	प्रति केजी	२
झ	मिनरल वाटर	प्रति दर्जन	१०
ञ	अन्य जडीबुटी	प्रति के जी	२
(२) स्वदेशमा स्थापना भएको उद्योगहरूले जेजस्तो अवस्थामा छ सोही रूपमा पुनः प्रयोग(रि-युज) गरिने देहायबमोजिमका वस्तुमा उत्पादन स्थलमा वा सङ्कलन केन्द्रमा देहायबमोजिमको कर उठाइनेछ			
क्र.स.	नाम	एकाई	दर रु. मा
क	खाली सिसि र वियर बोतल	प्रति गोटा	१
ख	खाली सिसि मदिरा र अन्य ५०० एम एल भन्दा माथि	प्रति गोटा	१
ग	खाली सिसि मदिरा र अन्य ५०० एम एल भन्दा तल	प्रति गोटा	१
घ	प्लाष्टिकको बोतल, भाँडाकुँडा, पुराना जुत्ता, चप्पल, ग्यालिन, जर्किन आदी	प्रति केजी	१
ङ	खाली बोरा		
	(१) ५० केजी सम्म खाद्यान्न अट्ने प्लाष्टिक बोरा	प्रति केजी	२

	(२) ५० केजी सम्म खाद्यान्न अट्ने जुटको बोरा	प्रति केजी	२
	(३) १००० केजी सम्म खाद्यान्न अट्ने जुटका बोरा	प्रति केजी	३
च	तेलको टिन		
	(१) १० लि भन्दा बढी अट्ने ठूलो	प्रति गोटा	२
	(२) १० लि भन्दा कम अट्ने सानो	प्रति गोटा	३
(३)पुनः प्रशोधन (रिसाईकलिङ्ग)गरी पुनः प्रयोग हुनसक्ने देहाय बमोजिमका वस्तुमा तपसिलको दरमा कर उठाइनेछ।			
क्र.स.	नाम	एकाई	दर रु. मा
क	झिण्डु, प्राकृतिक, कृतिम, उनका टुक्रा	प्रति केजी	२
ख	गार्मेण्टको कपडाको टुक्रा	प्रति केजी	२
ग	जलेको मोबिल	प्रति केजी	२
घ	जुट र प्लाष्टिकका बोरा	प्रति केजी	२
ङ	कार्पेटका टुक्रा	प्रति केजी	३
च	टायर ट्युब	प्रति केजी	३
छ	थोत्रो टिन	प्रति केजी	२
ज	पुरानो ड्रम	प्रति केजी	२
झ	पुराना कागज		
	क) अखवार, (न्यूज प्रिन्ट)	प्रति केजी	२
	ख) अन्य कागज (काटुन) समेत	प्रति केजी	२
ञ	धातुका टुक्राहरु र पत्रु भई काम नलाग्ने भएका धातुका सामानहरु		
	१. फलाम	प्रति केजी	२
	२. अन्य धातु, पित्तल, तामा आदी	प्रति केजी	२
	३. थोत्रिएर काम नलाग्ने मेसिनरी औजार	प्रति केजी	२
ट	पोलिथिन पाइपका टुक्राहरु	प्रति केजी	३
ठ	सिसा लिडको धुलो वा टुक्रा	प्रति केजी	५
ड	काँचको धुलो र टुक्रा	प्रति केजी	२
(४) प्रचलित कानूनले निषेधित गरे बाहेकका पन्ध्रीहरु जस्तै: हाँस, कुखुरा जस्ता पन्ध्रीका प्वाँखमा प्रति केजी रु. ५ लाग्नेछ।			

अनुसूची-९
(ऐनको दफा ७ को उपदफा (२) सँग सम्बन्धित)
सवारी साधन करको दर

क्र.स.	सवारी साधनको किसिम	दर्ता	नवीकरण तथा वार्षिक करको दर (रकम रू)
क	माइक्रो बस	४,०००	३,०००
ख	अटोरिक्सा	२,५००	२,०००
ग	विद्युतीय रिक्सा	२,२००	१,२००
घ	टाँगा	७००	३००
ङ	रिक्सा	९००	५००
च	नामसारी	५००	
छ	प्रमाण पत्र प्रतिलिपि	५००	

अनुसूची-१०
(ऐनको दफा ७ को उपदफा (४) सँग सम्बन्धित)

मर्मत सम्भार शुल्क

राष्ट्रिय तथा प्रादेशिक सडकहरुमा बाहेक नगरपालिकाले निर्माण गरी सञ्चालनमा ल्याएका नगरपालिका क्षेत्र भित्रका नगर सडकहरुमा सडक मर्मत सम्भार शुल्क सङ्कलन गर्न सकिने छ।

क्र.स.	सडक र सवारी साधन विवरण	एकाई	शुल्क रू.
१	तिनपिप्ले-सेराबेंसी		
क	बस, ट्रक, हेवी ट्र्याक्टर, डोजर	पटक	५०
ख	टिपर, लहरी	पटक	१००
ग	मिनि टिपर सबै	पटक	१५०
घ	भ्यान, डिआई, कार, माइक्रो, पावर ट्रिलर	पटक	२०
ङ	अटोरिक्सा	पटक	५
च	मोटरसाइकल	पटक	५

अनुसूची-११
(ऐनको दफा ८ को उपदफा (१) सँग सम्बन्धित)
विज्ञापन करको दर

क्र.सं.	विज्ञापन कर	करको दर रु.
१.	डि.पि.एस्. बोर्डमा १० ब.फि. सम्म प्रति बोर्डको वार्षिक	१००
२.	डि.पि.एस्. बोर्डमा १० ब.फि. भन्दा माथि प्रति वर्ग फिट	४०
३.	प्रचारप्रसार पर्चा पम्प्लेट प्रति पाना	१
४.	ब्यापारिक तथा व्यवसायिक प्रयोजनका होर्डिडबोर्डहरूमा प्रति स्क्वा.फुट	४०
५.	ब्यापारिक तथा व्यवसायिक प्रयोजनका फ्लेक्स प्रति स्क्वा.फुट	१०
६.	कपडाको तुल र फ्रेम नगरिएको फ्लेक्स ब्यानर प्रति थान प्रति पटक	१५०
७.	पोल ब्यानर वा फ्लेक्स बोर्ड प्रति गोटा वार्षिक	५००
८.	सटर पेन्टिङ्ग/वाल पेन्टिङ गरी प्रचार प्रसारको दृष्टिकोणले घरको भित्ता वा पर्खालमा लेखिएकोमा वार्षिक प्रति स्क्वा.फुट	३०
९.	खेलकुद मैदान र यस्तै प्रकृतिका अनुमति लिएर कार्यक्रममा गरिने विज्ञापन बापत सम्बन्धित आयोजकबाट प्रतिदिन	५००
१०.	एक दिनको प्रचार प्रसार गर्ने कार्यक्रम लाई (प्रतिदिन)	५००
११.	विद्युतीय/डिजिटल होर्डिड बोर्ड/डिजिटल डिस्प्ले बोर्ड तथा डिजिटल स्क्रीन प्रति वर्ग फिट	२००
१२.	सवारी साधनमा गरिने विज्ञापन पटक/वर्गफिट	५०

नोट : विज्ञापन कर सङ्कलन गर्दा नगरक्षेत्र भित्रका साना होटल व्यवसाय, किराना पसल, अन्य पसलहरूले आफ्नो व्यवसाय गरेको स्थानमा पसलको चिनारीको लागि राखिएको होर्डिड बोर्डहरूको कर लिन पाइने छैन। तर आफ्नो पसल वा व्यवसाय भन्दा अन्यत्र राखिएमा कर लाग्नेछ।

अनुसूची-१२

(ऐनको दफा ९ को उपदफा (२) सँग सम्बन्धित)

मनोरञ्जन करको दर

प्रदेश आर्थिक ऐन अनुसार हुने

अनुसूची-१३

(ऐनको दफा १० को उपदफा (१) सँग सम्बन्धित)

बहाल बिटौरी शुल्कको दर

१. पूर्वमा रेडक्रस चोक, उत्तरमा तुडु खोला हुँदै जिल्ला अस्पताल, दक्षिणमा हुलुङ्ग खोला (चैन खोला) पश्चिममा विद्युत प्राधिकरण सम्म निम्न बमोजिम शुल्क लाग्ने छ।

क. पक्की घर मासिक प्रति स्क्वायर फिट रु.२५

ख. कच्ची घर र ट्रेस मासिक प्रति स्क्वायर फिट रु.१५

ग. अन्यको हकमा मासिक प्रति स्क्वायर फिट रु.१०

२. माझघट्ट, सल्लेरी, ताल्च, बालै बजार, चौथारा, लुम्स, तलीतुम, बाम, नाफा, सुनात, लावान्ना लगायतमा निम्न बमोजिम शुल्क लाग्ने छ।

क. पक्की घर मासिक प्रति स्क्वायर फिट रु. १०

ख. कच्ची घर र ट्रेस मासिक प्रति स्क्वायर फिट रु.५

३. अन्य स्थानमा निम्न बमोजिम शुल्क लाग्ने छ।

क. पक्की घर मासिक प्रति स्क्वायर फिट रु.१०

ख. कच्ची घर र ट्रेस मासिक प्रति स्क्वायर फिट रु.५

अनुसूची-१४
(ऐनको दफा ११ को उपदफा (१) सँग सम्बन्धित)
पार्किङ्ग शुल्कको दर

क्र.सं.	सवारीको किसिम	प्रति दिन (रु.)
१.	तोकिएको पार्किङ्ग क्षेत्रमा पार्किङ्ग गरिने	
क)	बस, मिनीबस	१००
ख)	ट्रक, ट्रयाक्टर ट्रिपर	५०
ग)	जीप, कार, भ्यान	२०
घ)	अटो रिक्सा	१५
ङ)	मोटरसाईकल	१०
च)	साइकल	१०
छ)	गाडा (गोरु वा अन्य)	१०

अनुसूची-१५

(ऐनको दफा १२ को उपदफा (४) सँग सम्बन्धित)

सेवा शुल्क, दस्तुरको दर

क्र.सं.	क्रियाकलापहरु	प्रति एकाई	दर रु. मा
१	व्यक्तिगत घटना दर्ता		
१.१	घटना घटेको ३५ दिन सम्म		निःशुल्क
१.२	विलम्ब दस्तुर (३५ दिन माथि)	पटक	२००
१.३	प्रमाणपत्रको प्रतिलिपी	पटक	५००
१.४	व्यक्तिगत घटना (अभिलेख) दर्ता किताब हेरेको दस्तुर	पटक	संघीय कानून बमोजिम
२	नक्सा पास दस्तुर (नयाँ तथा पुरानो)		
२.१	सुर्खिचुना जोडाई प्रति तला तल्ला	पटक	५,०००
२.२	साविक बमोजिम भवन तथा घर मर्मत स्वीकृति (प्राविधिक प्रतिवेदनको आधारमा)	पटक	२ प्रतिशत
२.३	अस्थायी टहरा आवास	प्रति वर्ग फिट	२
२.४	अस्थायी टहरा होटेल उद्योग आदि	प्रति वर्ग फिट	७
२.५	माटो जोडाई पक्की घर	प्रति वर्ग फिट	५
२.६	सिमेन्ट जोडाईको पक्की घर भुईँ तला	प्रति वर्ग फिट	१०
२.७	सिमेन्ट जोडाईको पक्की घर पहिलो तला देखि माथि	प्रति वर्ग फिट	१२
२.८	व्यापारिक/व्यावसायिक तथा आवासीय (सटर राखिएको) भवन	प्रति वर्ग फिट	१५
२.९	होटेल व्यवसाय, सपिङ्ग कम्प्लेक्स, ३ तल्ला भन्दा बढीको भवन, भवनको प्लिनथ क्षेत्रफल ३,००० वर्ग फिट वा सो भन्दा माथि भएको भवनको लागि	प्रति वर्ग फिट	१८
२.१०	निर्माण भईसकेको घरको पछि नक्सा पास गर्दा मापदण्डभित्र रहेछ भने नियमित दस्तुर	प्रति वर्ग फिट	१५
२.११	माटोको जोडाई सबै, २ कोठा र प्यासेज जस्ताको छाना भएको भवनको	वटा	२०००
२.१२	कम्पाउण्ड वाल सिमेन्ट जोडाई	प्रति वर्ग फिट	५
२.१३	कम्पाउण्ड वाल माटो जोडाई	प्रति वर्ग फिट	३
२.१४	न पा हुनु अगावै निर्माण भएको घरमा तल्ला थप गर्दा पहिले निर्माण भए जति घरको हकमा प्रमाणित दस्तुर	प्रति वर्ग फिट	५

२.१५.१	नक्सा नामसारी दस्तुर (एकाघर भित्र)	प्रति वर्ग फिट	सुरु नक्सा पास गर्दा लाग्ने दस्तुरको २५% ले हुन आउने रकम
२.१५.२	नक्सा नामसारी दस्तुर	प्रति वर्ग फिट	सुरु नक्सा पास गर्दा लाग्ने दस्तुर
२.१६	घर निर्माण सरसफाई धरौटी	प्रति वर्ग फिट	२,०००
२.१७	पुरानो गाविसबाट राजस्व लिई निर्माण इजाजत पाएका भवन नियमित वापत	प्रति वर्ग फिट	५
२.१८	नगरपालिका भईसकेपछि निर्माण स्वीकृति लिएका घरको नियमित गर्नको लागि थप राजस्व	प्रति वर्ग फिट	५
२.१९	पुरानो अस्थायी साधारण टहरा सिफारिस (निर्माण सम्पन्न भई सकेका) आवास	प्रति वर्ग फिट	३
२.२०	पुरानो अस्थायीसाधारण टहरा सिफारिस (निर्माण सम्पन्न भई सकेका) व्यापारिक	प्रति वर्ग फिट	५
२.२१	स्वीकृती लिएका भन्दा बढी निर्माण भएको भवनको जरिवाना दस्तुर	प्रति वर्ग फिट	२०
२.२२	प्रतिलिपी प्रमाण पत्र दस्तुर (डि.पि.सि.इजाजत, भवन निर्माण इजाजत, निर्माण सम्पन्न प्रमाणपत्र)	पटक	५००
२.२३	नक्सा नवीकरण दस्तुर (नक्सा पास गर्दा लाग्ने राजस्वको)	पटक	१०%
२.२४	भवन आंशिक निर्माण सम्पन्न प्रमाणपत्र वापतको दस्तुर	बटा	५००
२.२५	भवन निर्माण सम्पन्न प्रमाणपत्र वापतको दस्तुर	बटा	५००
२.२६	नक्सा पास उजुरी दस्तुर	बटा	५००
२.२७	नक्सा संशोधन दस्तुर	प्रति वर्ग फिट	३०
२.२८	गैर सरकारी संस्था, अस्पताल, विद्यालय ३,००० वर्ग फिट भन्दा कम	प्रति वर्ग फिट	१५
२.२९	नक्साको प्रतिलिपी	पटक	५००
२.३०	नक्सा पास प्रमाण पत्र प्रतिलिपी	पटक	७००
२.३१	नगरपालिकामा पहिला नक्सा पास भई नक्सा अनुसार सम्पन्न भई सकेको भवनको तल्ला थप गर्दा		
२.३१.१	आवासीय भवन प्रयोजनको लागि बन्ने नयाँ भवन	प्रति वर्ग फिट	१२
२.३१.२	व्यवसायिक भवन	प्रति वर्ग फिट	१८
२.३१.३	घर नक्सा अभिलेखीकरण	प्रति वर्ग फिट	१२

२.३१.४	नक्सा पास प्रमाणपत्र संशोधन गरी नयाँ प्रतिलिपि दस्तुर	पटक	५००
	दस्तुर		
२.३१.५	नक्सा पास प्रमाणित सिफारिस दस्तुर	पटक	५००
२.३१.६	नक्सा पास किताब दस्तुर	गोटा	१०००
२.३१.७	माटो जोडाई कच्ची घर	प्रति वर्ग फिट	३
३.	सिफारिस तथा बक्सौनी दस्तुर		
३.१	सामान्य सिफारिसहरू		
३.१.१	नाम थर संशोधन सिफारिस	गोटा	१००
३.१.२	नेपाली नागरिकता प्रमाणपत्र सिफारिस(वंशज)	गोटा	१००
३.१.३	नेपाली नागरिकता प्रमाणपत्र सिफारिस(गैरआवासीय नेपाली)	गोटा	२००
३.१.४	नेपाली नागरिकता प्रतिलिपी	गोटा	२००
३.१.५	नेपाली नागरिकता प्रमाणपत्र (वैवाहिक अंगीकृत र अंगीकृत) सिफारिस	गोटा	१०००
३.१.६	संस्था दर्ता/नवीकरण दस्तुर/सिफारिस	गोटा	५००
३.१.७	साधारण विविध सिफारिस	गोटा	२००
३.१.८	न्यायिक समितिमा चडाइएको उजुरी दस्तुर(देवानी प्रकृतीका मुद्दाहरू)	पटक	१००
३.१.९	न्यायिक समितिमा चडाइएका अन्य उजुरी दर्ता तथा प्रतिवादी दस्तुर	पटक	१००
३.१.१०	तीन पुस्ते फोटो टाँस सिफारिस	रोपनी	२००
३.१.११	छुट दर्ताको सिफारिस	रोपनी	६००
३.१.१२	अंसियार प्रमाणित सिफारिस	गोटा	३००
३.१.१३	पुर्जामा घर कायम सिफारिस	गोटा	३००
३.१.१४	अपुताली सिफारिस	गोटा	६००
३.१.१५	मोही लगत कट्टा सिफारिस	रोपनी	२००
३.१.१६	मोही नामसारी सिफारिस	रोपनी	२००
३.१.१७	मोही दर्ता सिफारिस	रोपनी	२००
३.१.१८	गरिब, विपन्न, असहाय, अपाङ्गता भएका, रोगी, दैवी प्रकोप, छात्रवृत्ति, नगरपालिका र वडा कार्यालयको हितका (सार्वजनिक हित) लागि कुनै सङ्घ संस्थाले कार्यक्रम गर्ने प्रयोजनका लागि गरिएको सिफारिस, वडा कार्यालयबाट नगरपालिकामा पठाउने सिफारिस, सामाजिक सुरक्षा सम्बन्धी सिफारिस	गोटा	निःशुल्क
३.१.१८	प्रतिलिपी दस्तुर प्रति A4 साईजको पेपर	गोटा	१०
३.१.१९	व्यवसाय बन्द गरेको सिफारिस	पटक	५००
३.१.२०	व्यवसाय सञ्चालन नभएको सिफारिस	पटक	५००
३.१.२१	चौपाया सम्बन्धी सिफारिस	पटक	२००
३.१.२२	उद्योग/व्यवसाय ठाउँसारी सिफारिस	पटक	५००
३.१.२३	विद्यालय ठाउँसारी सिफारिस	पटक	५००
३.१.२४	कोठा खोल्ने कार्य/रोहवरमा बस्ने कार्य	पटक	५००
३.१.२५	घर पाताल प्रमाणित	पटक	२००
३.१.२६	जग्गा धनी पुर्जा हराएको सिफारिस	पटक	२००
३.१.२७	लिखत प्रमाणित दस्तुर	पटक	२००

३.१.२८	जग्गा चक्लाबन्दी सिफारिस	प्रति रोपनी	२००
३.१.२९	मेलमिलाप कर्ता दर्ता दस्तुर (प्रतिसमूह)	पटक	२००
३.१.३०	योजना सिफारिस	पटक	५००
३.१.३१	राहदानी सिफारिस	पटक	२००
३.१.३२	पेन्सन पट्टा सिफारिस	पटक	२००
३.१.३०	जग्गा कित्ताकाट सिफारिस		
३.१.२९.१	प्लटिङ्ग गर्ने/गराउने प्रयोजनका लागि जग्गा कित्ताकाट सिफारिस	प्रति आना	३०००
३.१.२९.२	व्यक्तिगत खरिद बिक्री प्रयोजनका लागि जग्गा कित्ताकाट सिफारिस (तीन पुस्ता भित्र बाहेक)	प्रति आना	२००
३.१.३०	नक्सामा घर/बाटो कायम गर्ने सिफारिस	पटक	२००
३.१.३१	रासायनिक मल बिक्री सिफारिस	पटक	८००
३.१.३२	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	पटक	२००
३.१.३३	संरक्षक सिफारिस	पटक	२००
३.१.३४	बुद्धचित्त माला (निकासी सिफारिस)		
३.१.३४.१	बोक्रा सहित	प्रति के.जी	२५
३.१.३४.२	बोक्रा बाहेक	प्रति के.जी	५०
३.२	जग्गा नामसारी सिफारिस		
३.२.१	घडेरी		५००
३.२.२	खेत		२००
३.२.३	पाखो		१५०
३.३	घर जग्गा दर्ता		
३.३.१	घडेरी		५००
३.३.२	खेत		२००
३.४	पाखो		१५०
३.५	जोत छोडपत्र र नाम कट्टा	रोपनी	५००
३.६	गुठी जग्गा, राजगुठीमा र रैतान नम्बरीमा परिणत दर्ता, नामसारी	रोपनी	६००
३.७	स्ववासी जग्गाको हक परिणत	रोपनी	२००
३.८	स्ववासी जग्गाको हक परिणत घर भए प्रति घर थप	रोपनी	२००
३.९	बकस पत्र सिफारिस	प्रति रोपनी	२००
४	चार किल्ला प्रमाणित		
४.१	नगरपालिका क्षेत्रभित्र		
४.१.१	घडेरी		५००
४.१.२	खेत		२००
४.१.३	पाखो		१५०
५	उद्योग दर्ता सिफारिस		
५.१	रु दशलाख सम्म पूँजी लगानी हुनेमा	पटक	५००
५.२	त्यसपछि प्रति दशलाखमा थप	पटक	१००
५.३	डिलरसिप सिफारिस	पटक	१०००

६	धारा विजुली जडान सिफारिस दस्तुर		
६.१	धारा विजुली जडान सिफारिस	पटक	२००
६.२	धारा विजुली नामसारी सिफारिस	पटक	२००
७	घर वलक नम्बर दस्तुर		
७.१	घर वलक नम्बर (नयाँ)	पटक	२००
७.२	घर वलक नम्बर नामसारी	पटक	२००
८	वार्षिक आम्दानी प्रमाणित दस्तुर (कुल मूल्याङ्कन रकमको आधारमा)		
८.१	वैदेशिक रोजगार वा अध्ययनमा जाने नागरिक वा निजको परिवार	पटक	०.१५%
८.२	कृषि प्रयोजनको लागि	पटक	०.१०%
८.३	आवास तथा अन्य प्रयोजन	पटक	०.१५%
८.४	व्यापारिक प्रयोजनको लागि	पटक	०.३०%
९	घर बाटो प्रमाणित दस्तुर (घरबाटो सिफारिस)		
९.१	मुल सडकमा		
९.१.१	प्रति रोपनी सम्म	पटक	५००
९.१.२	एक रोपनी भन्दा माथि	पटक	१०००
९.१.३	अन्य सडकमा		
९.१.४	एक रोपनी सम्मको लागि	पटक	३००
९.१.५	एक रोपनी भन्दा माथि प्रति रोपनी	पटक	५००
९.२	गोरेटो र घोडेटो बाटो सँग जोडिएको		
९.२.१	प्रति रोपनी सम्म	पटक	२००
९.२.२	एक रोपनी भन्दा माथि	पटक	४००
९.३	कुनै पनि बाटो सँग नजोडिएको		
९.३.१	प्रति रोपनी सम्म	पटक	१५०
९.३.२	एक रोपनी भन्दा माथि	पटक	३००
१०	नेपालीमा नाता, जन्म तथा अन्य प्रमाणित दस्तुर		
१०.१	नाता प्रमाणित	पटक	३००
१०.२	जन्म प्रमाणित/ मृत्यु प्रमाणित	पटक	२००
१०.३	विवाहित/अविवाहित प्रमाणित	पटक	५००
१०.४	दुवै एकै भएको प्रमाणित	पटक	२००
१०.५	सर्जमिन मुचुल्का	पटक	५००
१०.६	मन्जुरीनामा प्रमाणित	पटक	५००
१०.७	हकवाला/हकदार प्रमाणित	पटक	५००
१०.८	अन्य प्रमाणितहरू (प्रति वटा)	पटक	२००
११	वैदेशिक प्रयोजनार्थ अङ्ग्रेजी सिफारिसहरू		
११.१	नाता प्रमाणित	पटक	५००
११.२	जन्म प्रमाणित/ मृत्यु प्रमाणित	पटक	३००
११.३	ठेगाना प्रमाणित	पटक	३००
११.४	विवाहित/अविवाहित प्रमाणित	पटक	५००

११.५	नावालिक परिचय पत्र(नेपालीमा भएको पनि)	पटक	३००
११.६	दुवै एकै भएको प्रमाणित	पटक	३००
११.७	कर चुक्ता प्रमाणित	पटक	५००
११.८	अन्य प्रमाणितहरु प्रति वटा	पटक	३००
१२	सार्वजनिक सुविधा उपयोग सेवा शुल्क		
१२.१	सरसफाई तथा फोहरमैला व्यवस्थापन शुल्क		
१२.१.१	होटल व्यवसाय		
१२.१.१.१	“क”वर्गकोलागि	मासिक	४००
१२.१.१.२	“ख”वर्गकोलागि	मासिक	३५०
१२.१.१.३	“ग”वर्गकोलागि	मासिक	३००
१२.१.२	साना होटल रेष्टुराँ र गेष्टहाउस खाना सहित	मासिक	२००
१२.१.२.१	मदिरा सहित भएमा थप	मासिक	१००
१२.१.३	शिक्षण संस्था /निजी		
१२.१.३.१	विश्वविद्यालय	मासिक	१००
१२.१.३.२	क्याम्पस	मासिक	१००
१२.१.३.३	मावि सम्मको विद्यालय	मासिक	१००
१२.१.४	आवासीय घरहरु		
१२.१.४.१	एकल घर	मासिक	५०
१२.१.४.२	एक भन्दा बढी परिवार भएका घरहरु	मासिक	१००
१२.१.५	अन्य व्यवसाय		
१२.१.५.१	सबै प्रकारका तयारी मासु विक्री गर्ने पसलहरु	मासिक	२००
१२.१.५.२	सबै प्रकारका आफैं काटमार गरी मासु तयार गरी विक्री गर्ने पसलहरु तथा माछा पसलहरु	मासिक	३००
१२.१.५.३	अन्य साधारण व्यवसायहरु सबै	मासिक	१००
१३	शौचालय प्रयोग शुल्क		
१३.१	दिसा	पटक	१०
१३.२	पिसाव	पटक	५
१३.३	स्नान	पटक	२०
१४	अन्य सुविधा शुल्कहरु		
१४.१	नापी सेवा शुल्क (घर बनाउने प्रयोजनको लागी)		
१४.१.१	डिजिटल नापी प्रति कित्ता	वार्षिक	१०००
१४.१.२	नापी सेवा प्रति कित्ता (अमिन) २ रोपनी सम्मको कित्ता	वार्षिक	५००
१४.१.३	नापी सेवा शुल्क प्रति कित्ता (अमिन) २ देखि ५ रोपनी सम्मको कित्ता	वार्षिक	५००
१४.१.४	नापी सेवा शुल्क प्रति कित्ता (अमिन) ५ रोपनी देखि माथिको कित्ता	वार्षिक	१५००
१४.२	नापी सेवा शुल्क (अन्य प्रयोजनको लागी)		
१४.२.१	डिजिटल नापी प्रति कित्ता	वार्षिक	३०००
१४.२.२	नापी सेवा प्रति कित्ता (अमिन) २ रोपनी सम्मको कित्ता	वार्षिक	२०००
१४.२.३	नापी सेवा शुल्क प्रति कित्ता (अमिन) २ देखि ५ रोपनी सम्मको कित्ता	वार्षिक	२५००
१४.२.४	नापी सेवा शुल्क प्रति कित्ता (अमिन) ५ रोपनी देखि माथिको कित्ता	वार्षिक	४०००

१४.३	निजी क्षेत्रको टेलीफोन, केवल पोल शुल्क		
१४.३.१	सिमेन्टको पोल	वार्षिक	५००
१४.३.२	काठको पोल	वार्षिक	२००
१४.३.३	फलामको पोल	वार्षिक	६००
१४.४	एफ एम / मोबाईल टावर सञ्चालन अनुमति शुल्क	पटक	१०,०००
१४.५	मोबाईल टावर	वार्षिक	१०,०००
१४.६	एफ एम / सञ्चार टावर	वार्षिक	५,०००
१४.७	टेलिभिजन टावर	वार्षिक	१०,०००
१४.८	नगरको हल प्रयोग तथा व्यवस्थापन शुल्क	प्रति दिन	२०००
१४.९	वडा कार्यालयहरूको हल प्रयोग शुल्क	प्रति दिन	१०००
१४.१०	नगरपालिका र वडा कार्यालयको हितका लागि अन्य सङ्घ संस्थाले गर्ने कार्यक्रमका लागि हल प्रयोग तथा व्यवस्थापन शुल्क	प्रति दिन	निःशुल्क
१५	दण्ड जरिवाना		
१५.१	विलम्ब शुल्क		
१५.१.१	व्यवसाय कर प्रत्येक वर्ष नवुझाएवापत जरिवाना	वार्षिक	२०%
१५.१.२	सम्पत्ति कर र भूमि कर प्रत्येक वर्ष नवुझाएवापत जरिवाना	वार्षिक	२०%
१५.१.३	रसिदको प्रतिलिपी (सबै प्रकारको)	पटक	१००
१५.२	सार्वजनिक स्थानमा निर्माण सामग्री थुपारे वापत		
१५.२.१	लाग्ने जरिवाना (पहिलो पटक)	दिन	५००
१५.२.२	एक दिन नाघेमा जरिवाना	दिन	२००
१५.३	निषेधित स्थानमा भारी सवारी साधन प्रवेश गरेवापत		
१५.३.१	पहिलो पटक	पटक	२००
१५.३.२	दोश्रो पटक	पटक	३००
१५.३.३	दुई भन्दा बढी पटकको प्रति पटक	पटक	५००
१५.४	नगरपालिकाले सामग्री जफत गरेमा जरिवाना	पटक	६००
१५.५	ढुङ्गा, बालुवा आदि चोरी निकासी		
१५.५.१	JCB प्रयोग गरेमा	पटक	२००००
१५.५.२	टिपर प्रयोग गरेमा (सामग्री जफत समेत)	पटक	१००००
१५.५.३	मिनी टिपर, ट्रक प्रयोग गरेमा (सामग्री जफत समेत)	पटक	५०००
१५.५.४	ट्याक्टर प्रयोग गरेमा (सामग्री जफत समेत)	पटक	३०००
१५.६	बजार अनुगमनको क्रममा गरिने जरिवाना		
१५.६.१	तोकिएको समयभित्र व्यवसाय दर्ता र नवीकरण नगरेमा	पटक	१०००
१५.६.२	व्यवसाय दर्ता प्रमाणपत्र/इजाजत पत्र नराखेमा	पटक	५००
१५.६.३	मुल्यसूची नराखेमा	पटक	५००
१५.६.४	विलविजक नराखेमा	पटक	१०००
१५.६.५	म्याद नाघेका सामग्रीहरू बेचबिखन गरेको पाइएमा	पटक	१०००
१५.६.६	गुणस्तरहीन सामग्रीहरू बेचबिखन गरेमा	पटक	१०००
१५.६.७	बजारमुल्य भन्दा चर्को मुल्यमा सामग्रीहरू बेचबिखन गरेमा	पटक	१५००

१५.६.८	प्रदूषित/फोहोर सामग्रीहरु बेचबिखन गरेमा	पटक	७००
१५.६.९	जाँचबुझ, निरीक्षण वा अनुगमनको क्रममा सहयोग नगरेमा	पटक	५००
१५.७	सार्वजनिक स्थलमा फोहोर फालेमा	पटक	२०००
१५.८	फोहोरमैला व्यवस्थापन शुल्क तिर्न अटेर गरेमा	पटक	२००
१५.९	विज्ञापन कर नबुझाई विज्ञापन गरेको पाइएमा	वर्गफिट	१००
१६	अन्य विक्री		
१६.१	नाता प्रमाणित निवेदन फाराम	गोटा	५०
१६.२	नागरिकता फारम	गोटा	५०
१७	अचल सम्पत्ति मुल्याङ्कन सेवा शुल्क		
१७.१	रु १ लाख देखि १० लाखसम्म	एकमुष्ट	५००
१७.२	रु १० लाख १ देखि २० लाखसम्म	एकमुष्ट	२०००
१७.३	रु २० लाख १ देखि ३० लाखसम्म	एकमुष्ट	३५००
१७.४	रु ३० लाख १ देखि ५० लाखसम्म	एकमुष्ट	५०००
१७.५	रु ५० लाख १देखि १ करोडसम्म	एकमुष्ट	७,५००
१७.६	रु १ करोड १ देखि ५ करोडसम्म	एकमुष्ट	१००००
१७.७	रु ५ करोड १ भन्दा माथि	एकमुष्ट	१५०००
१८	"घ"वर्ग को निर्माण व्यवसायी		
१८.१	इजाजत पत्र	पटक	१०,०००
१८.२	इजाजत पत्र नवीकरण	पटक	५०००
१८.३	(क) इजाजत पत्र नवीकरण (कार्तिक मसान्त सम्म) (ख) इजाजत पत्र नवीकरण (मंसिर मसान्त सम्म) (ग) इजाजत पत्र नवीकरण (माघ मसान्त सम्म) (घ) इजाजत पत्र नवीकरण (चैत्र मसान्त सम्म) (ङ) इजाजत पत्र नवीकरण (अषाढ मसान्त सम्म)	प्रतिशत प्रतिशत प्रतिशत प्रतिशत प्रतिशत	१०% २०% ५०% ७५% १००%
१८.४	ठाउँसारी तथा नामसारी	पटक	५०००
१८.५	प्रतिलिपी	पटक	१०००
१९	माटो परीक्षण		
१९.१	नगरपालिका क्षेत्र भित्रका सेवाग्राही भएमा	पटक	१००
१९.२	नगरपालिका क्षेत्र बाहिरका सेवाग्राही भएमा	पटक	२००
२०	पिकनिक खान आउने प्रति समूह	पटक	५००
२१	खानेपानी मुल दर्ता दस्तुर	पटक	३०००
२१.१	खानेपानी मुल दर्ताको नवीकरण दस्तुर	वार्षिक	१०००
२२	प्याराग्लाइडिङ व्यवसाय सेवा शुल्क	वार्षिक	१००००
२३	जीपफ्लायर व्यवसाय सेवा शुल्क	वार्षिक	१००००
२४	ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका सम्पदामा प्रवेश शुल्क		
२४.१	सार्क राष्ट्रभित्रका पर्यटक	प्रति व्यक्ति	१००
२४.२	सार्क राष्ट्र बाहेकका पर्यटक	प्रतिव्यक्ति	२००

अनुसूची-१६

(ऐनको दफा १३ को उपदफा (४) सँग सम्बन्धित)

बिक्री तथा निकासी शुल्क

प्रदेश सरकारले तोके बमोजिम हुने।

अनुसूची-१७

विविध शुल्क

अन्न / गेडागुडी बिक्री प्रति के.जी.	रु २।
दाउरा बिक्री प्रति भारी	रु १०।
कुखुरा बिक्री प्रति गोटा	रु १०।
पशुबस्तु बिक्री प्रति गोटा	रु ५०।
उपरिया प्रति दिन	रु १००।
घुम्ती वार्षिक	रु ५००।
सिसि क्यामेरा फुटेज	रु २००।०
फलफूल निकासी प्रति के जी	रु २

पदपुर्ति विज्ञापन दस्तुर

राजपत्रांकित तृतीय रु १०००।०	समावेशी थप रु ४००।
राजपत्र अनंकित प्रथम रु ४००।	समावेशी थप रु २००।
राजपत्र अनंकित द्वितीय रु ३००।	समावेशी थप रु १५०।
श्रेणी विहिन रु ३००।०	समावेशी थप रु १००।
आवेदन (दरखास्त) फर्म दस्तुर	रु १००।

शिक्षकहरुको नियुक्ति समर्थन दस्तुर

क्याम्पस	रु १५००।-
उ.मा.वि	रु १०००।-
मा.वि	रु १०००।-
आ.वि (८ कक्षासम्म संचालन भएको)	रु ७००।-
आ.वि (५ कक्षा सम्म संचालन भएको)	रु ५००।-
सरुवा सहमती अनुमती	रु २००।-
कक्षा ८ को लब्धाङ्क प्रमाण पत्र	रु १००।-
आधारभूत तह कक्षा ८ को परीक्षा फाराम शुल्क(संस्थागत विद्यालय तर्फ प्रति विद्यार्थी)	रु ७००।-
कक्षा ८ को लब्धाङ्क प्रमाण पत्रको प्रतिलिपि	रु २००।-

निर्णय नं

आर्थिक ऐन मा छुट हुन गएको राजश्वको दर र दायरामा राजश्व संकलन गर्नु पर्ने अवस्था आएमा पछि नगर सभाबाट अनुमोदन हुने गरी तत्काल नगर प्रमुखको तोक आदेश अनुसार राजश्वको दर निर्धारण गरी संकलन गर्ने ।

आज्ञाले,
बिष्णु पौडेल
प्रमुख प्रशासकीय अधिकृत